

सामाजिक एकाइको पृथकीकृत अध्ययन


॥ रामबहादुर रावल

कृ नै बेल मार्टिन चौतारीद्वारा प्रकाशित हुने मिडिया अध्ययन जर्नलको विस्तारित रूप हो, समाज अध्ययन। अर्थात्, मिडियावाहकका समाजविज्ञानका अन्य विधालाई समेत समेट्ने गरी यो जर्नल तात्र भएको छ। यसमा पञ्च खालका सामग्री छन्- शोधविधिमा आधारित अनुसन्धानमूलक लेख, टिप्पणी एवं व्याख्यानमा आधारित, पूर्वप्रकाशित सामग्री, अन्तर्वार्ता र पुस्तक समीक्षा। अनुसन्धानमूलक लेखमा पुरातत्त्व, इतिहास, सूचना-प्रविधि, शिक्षा, अर्थवाणिज्य एवं जीविका, पर्यावरणलगायतका विषय सामेल छन्। र, जर्नलको मूल भाग पनि यही नै हो।

शुक्रसागर श्रेष्ठको 'नेपालको पहिलो ममीभूत अवशेष'ले मुस्ताङका गुफामित्र फेला परेका चिह्नान र अवशेषमार्फत इसापूर्व १२०० अर्थात् आजभन्दा ३ हजार २ सय वर्षअगाडितिर लैजान्छ। हुन त यसअधि पनि विभिन्न माध्यमबाट यसबारे जानकारी सार्वजनिक भइसकेका हुन्। तर, यहाँ एकै ठाउँमा विस्तृत जानकारी भेला पारी नयाँ स्वरूपमा संगठित गरिएको छ। पुरातत्त्व विभागका पुरातत्त्वविद् श्रेष्ठ अनुसन्धानमा समेत संलग्न भएकाले यो लेखमा प्रस्तुत गरिएका तथ्य र तर्क आधिकारिक मान्न सकिन्छ। तसर्थ, यो लेख नेपालको पुरातत्त्व, इतिहास र मानवशास्त्रबारे बुझन र थप अनुसन्धानका निम्नि सन्दर्भ-सामग्री बन्न सक्छ।

अर्जुन पन्थीको 'ताडितिडमा इन्टरनेट आगमनको कथा'ले विश्वले सूचना-प्रविधिमा फड्को मारिहँदा नेपालका ग्रामीण क्षेत्र कसरी प्रभावित भइरहेका छन्, यो संकमणको घटीमा जनजीवनले आफूलाई कसरी समायोजित गर्दै छ भन्ने जानकारी मिल्छ। मंगली परियार, ६७, ले बोक्ने चिट्ठीपत्ररहित हलाकी थैली र मोबाइलरहित उनको जीवनशैलीले ग्रामीण नेपाली समाज, प्रविधि र राज्यको थोक्रो उपस्थितीबीचको खड्कलाई प्रतिविम्बित गर्दै।

गीता चौधरीले थारू र ब्राह्मण/क्षत्री बालबालिकामा सिकाइ उपलब्धिको तुलनात्मक मापन गरेकी छन्। यसमा ब्राह्मण/क्षत्री बालबालिकाको तुलनामा थारू बालबालिकाको सिकाइ उपलब्धि मन्द रहेको निष्कर्ष उनले



समाज अध्ययन

सम्पादक : अर्जुन पन्थी, आन्विका गिरी, चूडामणि वर्णेन्त,

देवराज हुमाराई, नीति अर्थात् खनाल,

प्रत्येप वर्त्त, प्रेमेन्द्र भट्ट, महेशराज महर्जन,

लोकरञ्जन पराजुनी र शेखर पराजुनी

प्रकाशक : मार्टिन चौतारी

पृष्ठ : २९६

मूल्य : ३०० रुपैयाँ

प्रस्तुत गरेकी छन्। मिश्रित बसोवास भएका बस्तीका थारूहरूमा शिक्षाप्रति आकर्षण बढी रहेको तथ्य पनि उल्लेख गरेकी छन्। भीमबहादुर बोहाराको दलित समुदायमा जीविकाको समस्या र यसले शिक्षामा पारेको प्रभावसम्बन्धी लेख पनि यही कोटिको सामग्री हो। यी दुवै सामग्रीले समाजको पल्लो किनारामा रहेका समुदायलाई शिक्षा र विकासको मूलधारमा समाहित गर्ने नीति निर्माणका लागि सहयोग पुऱ्याउने विश्वास गर्न सकिन्छ।

'याचार्गुम्बाको उत्पादन विनियम संरचना' शीर्षक सामग्रीले ग्रामीण अर्थतन्त्र र सामाजिक जीवनमा याचार्गुम्बा अर्थतन्त्रले पारेको प्रभाव पर्नेल खोजिएको छ। याचार्गुम्बाबाट प्राप्त हुने आम्दानीको ठूलो अंश विचैलिया र ठूला व्यापारीको पोल्टामा जाने भए पनि ग्रामीण जनताको आयआजन र जीवनपद्धतिलाई यसले उथलपुथल पारिरहेको कुरालाई यस लेखले उठाउन खोजेको छ, जसलाई कमभंगको संज्ञा दिइएको छ। तर, राज्यको ढुकुटीमा नाम मात्रको राजस्व जम्मा हुने, नियन्त्रणहीन तरिकाले यसको संकलन (लेखमा उत्पादन भनिएको) र विक्रीवितरण हुँदा पर्यावरणीय जोखिम निम्न्याउन सक्ने अवस्थातर्फ पनि यहाँ सकेत गरिएको छ।

कमलप्रकाश मल्लको बुद्धिजीवीसम्बन्धी

पञ्चायतकालीन लेख, उनको लेखमाथि हर्क गुरुडको टिप्पणी र नेपालको प्राजिक अनुसन्धानका लागि आर्थिक पूर्वाधारको उपलब्धताबाबारे देवेन्द्र उप्रेती र लोकरञ्जन पराजुलीको प्रस्तुतिले हामी नेपालीको बौद्धिक शिथिलताको ऐतिहासिक क्रमलाई दर्शाउँछन्। मल्ल र गुरुडका पुनःप्रकाशित यी सामग्री सामयिक लाग्छन्। अझ मल्लको प्रस्तुतिले ज्ञानको इतिहासमा हामी कहानीर छैं भन्ने प्रस्त्रयाइदिन्छ। हामीकहाँ ज्ञानको उत्पादन, पशोधन, विनियमको स्तर बढनुको सङ्ग फिन घटिरहेको छ, भन्ने प्रश्नको जवाफ भन्ने उप्रेती र पराजुलीको संयुक्त प्रस्तुतिमा उल्लिखित विश्वविद्यालयहरूले खर्च गर्ने नाम मात्रको अनुसन्धानवृत्तिको आँकडा हो।

प्रवचनमा आधारित भईकन पनि तीर्थबहादुर श्रेष्ठको 'नेपालको जैविक भूगोलको पुनरावलोकन' यस ग्रन्थमा समाविष्ट सर्वाधिक रोचक सामग्री लाग्छ। प्राकृतिक तथा जैविक विज्ञानलाई उनले रोचक रूपमा प्रस्तुत गर्दै नेपालको विशिष्टता, मौलिकता र गर्व गर्नलायक पक्षहरूको चर्चा गरेका छन्। विज्ञानजस्तो रूखो विषयलाई आख्यानजस्तो बनाई लालित्यमय भाषामा प्रस्तुत गर्नु उनको लेखनको विशेषता हो, मौखिक प्रवचनमा आधारित यो सामग्रीमा पनि उनले त्यो विशेषताको कमी हुन दिएका छैनन्।

यस जर्नलमा समाज विज्ञानको महत्त्वपूर्ण पाठो राजनीति र विधिशास्त्रको पक्ष समावेश छैन। अपेक्षा गराँ, आगामी दिनमा यी विषय पनि समेटिएलान्। यसमा समेटिएका आठवटा पुस्तक समीक्षाको थप समीक्षा आवश्यक नहोला।

यस जर्नलमार्फत सम्पादकीय सम्झौ/संस्थाले कस्तो डिस्कोर्स निर्माण गर्न खोज्दै छ भन्ने एउटा अहम् प्रश्न हो। लैंगिक, सामाजिक एवं भौगोलिक/क्षेत्रीय रूपमा किनारामा परेका, प्रकाशमा नआएका पक्षहरूको कोणबाट विषयको उठान गर्नु सम्पादकीय ध्येय देखिन्छ। अझ भन्दा समाजका एकाइहरूको पृथकीकृत अध्ययन गर्ने प्रवृत्तिमा यसले अधिकाधिक जोड दिएको छ। तर, यसबाट प्राप्त नितिज्ञा अविकसित, मिश्रित सामाजिक बनोट र प्रायः जनसंख्या गरिबी र अवसरहानतामा बाँचेको नेपालजस्तो मुलुकमा थप पृथकीकरणको कारक पनि बन्न सक्छ, नीति निर्माता तथा पैरवीकर्ताहरूले विवेकपूर्ण सम्बोधन गर्न सकेनन् भन्ने। ◆